

☐ वित्तीय संस्था (Financial Institutions)
 ☐ शैक्षिक संस्था (Educational Institutions)
 ☐ गै.स.सं. (N.G.O.)
 ☐ अ.गै.स.सं. (I.N.G.O.)

☐ उत्पादनमुलक (Manufacturing)
 ☐ सेवामुलक (Services)
 ☐ व्यापारमुलक (Trading)
 ☐ अन्य, कृपया उल्लेख गर्नुहोला Others (Please specify)

➡ शाखा कार्यालयको संख्या (Number of Branches)

कृपया शाखा तथा ठेगानाको लागि छुट्टै विवरण पेश गर्नु होला
(Please use separate sheet for Branch and address)

1. 2. 3. 4.

[illegible]☐ ཅ (Yes) ષૅન (No)

कृपया तल उल्लेख गरिएको नाममा डेबिट कार्ड जारी गरिदिनुहोला । म/हामी डेबिट कार्ड प्रयोग सम्बन्धि शर्त एवं बन्देजहरुका अधिनमा रहि
सो सेवाको प्रयोग स्वीकार गर्दछु/गर्दछौं ।

(Please issue Debit Card in the name of below person. I/We have read and agree to the terms and conditions governing the use of Debit Card.

खातावालाको नाम
Name of Accountholder

[illegible]

खाता नं.
Account Number

[illegible]☐ ଛ (Yes)☐ **छैन (No)**

Please issue/subscribe for internet/SMS Banking/E-sewa services in the user ID preferred/Mobile Number has mentioned below. I have read the terms and conditions and agree to rules governing the use of Internet/SMS Banking/E-sewa Services.

कृपया तल उल्लेख गरिएको प्रयोगकर्ताको नाम/मोबाईल नम्बरमा इन्टरनेट बैंकिङ्ग/एस.एम.एस. बैंकिङ्ग/इ-सेवाको सेवा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछु/गर्दछौं । म/हामीले इन्टरनेट बैंकिङ्ग/एस.एम.एस. बैंकिङ्ग/इ-सेवाको प्रयोग सम्बन्धि शर्त एवं बन्देजहरूका अधिनमा रहि सो सेवाको प्रयोग स्वीकार गर्दछु/गर्दछौं ।

Source Account	
Target Account	
Email Address	
Mobile Number	

नोट: कार्ड, इन्टरनेट बैंकिङ्ग, एस.एम.एस. बैंकिङ्ग सेवा लिने र संचालनका लागि कसलाई अधिकार दिने भन्ने कुरा माइन्सुटमा प्रष्टरूप लेखिएको हुनु पर्दछ ।
The minutes, where applicable, should clearly mention to whom operating authority has been given.

बैंक तथा वित्तीय संस्था विवरण (Bank or Financial Institution Details):

संस्थाको नाममा अन्य बैंक तथा वित्तीय संस्थामा निक्षेप तथा कर्जा खाता रहेको छ ? ☐ छ (Yes) ☐ छैन (No)

(Have the Institution maintained deposit/loan account with other Banks or Financial Institution ?)

यदि छ, भने, भर्नुहोला (If Yes, Please fill in the following:)

बैंक तथा वित्तीय संस्थाको नाम (Name of Bank & Financial Institution)	खाता नम्बर (Account Number)	निक्षेप/कर्जा सीमा (Deposit/Loan facility)

संस्थाको नेपाल फाइनेन्स लिमिटेडमा खाता रहेको छ ? ☐ छ (Yes) ☐ छैन (No)

(Have the Institution maintained account at Samriddhi Finance Company Ltd. previously?)

यदि छ, भने, भर्नुहोला (If Yes, Please fill in the following:)

शाखाको नाम (Name of Branch)	खाता नम्बर (Account Number)

❏ यदि संस्था विदेशी कम्पनीको सहायक कम्पनी हो भने मुल कम्पनी सम्बन्धी तलको विवरण भर्नुहोस् ? (Please provide following information of holding company, if institution is operated as subsidiary of foreign company):

a. मुल कम्पनीको नाम (Name of holding Company) :

b. मुल कम्पनीको ठेगाना (Address of holding Company) :

अन्य विवरण (Other information):

आवश्यक परेमा छुट्टै विवरण पेश गर्नुहोला । (Please use Separate sheet, if required)

A. वास्तविक धनीको विवरण (जसले संस्थालाई नियन्त्रणमा राख्न अन्तिम अधिकार प्रयोग गर्दछ/जसको हितको लागि काम हुन्छ):

(Details of Beneficial Owner (person who controls the entity/transaction and he/she is the ultimate beneficiary of the fund)

नाम (Name)	बाबुको नाम (Father Name)	बाजे (Grand Father)	नागरिकता नं. (Citizenship No.)	ठेगाना (Address)	सम्पर्क नं. (Contact Number)

.....
संस्थाको छाप तथा आधिकारीक हस्ताक्षर (Seal and authorized Signature)

☛ वार्षिक अनुमानित कारोबार रकम (कृपया ठिक (✓) चिन्ह सम्बन्धित कोठामा लगाउनु होला)

Anticipated Nepalese Rupees amount per year (Please tick (✓) in appropriate box)

☐ up to 1 lakh
(१ लाख सम्म)

☐ Above 1 Lakh to 10 Crore
(१ लाख देखि १० करोड सम्म)

☐ Above 10 crore
(१० करोड भन्दा माथि)

☛ वार्षिक अनुमानित कारोबार संख्या (कृपया ठिक (✓) चिन्ह सम्बन्धित कोठामा लगाउनु होला)

Anticipated number of transaction per year (Please tick (✓) in appropriate box)

☐ Below 20 transaction
(२० भन्दा कम कारोबार संख्या)

☐ 20 to 100 transaction
(२० देखि १०० सम्म कारोबार संख्या)

☐ 100 to 500 transaction
(१०० देखि ५०० सम्म कारोबार संख्या)

☐ Above 500 transaction
(५०० भन्दा बढि कारोबार संख्या)

☛ संस्थासंग सम्बन्धित व्यक्ति, संचालक, साभेदार र समिति सदस्य उच्च पदस्थ पदाधिकारी भइ कार्यरत भए वा सो सेवाबाट निवृत्त हुनु भएको भए सो को बारेमा निम्न विवरण उपलब्ध गराइदिनु होला ।

(Please provide following details if any directors, proprietor, partners/ executive committee members have been serving or retired serving as Politically exposed Person)

नाम (Name)	सम्बद्ध क्षेत्र (Involved Area)	पद (Position)	बहालवाला/निवृत्त. (Existing/Retired)	कैफियत (Remarks)

नोट: निवृत्त भएको भए कैफियतमा निवृत्त भएको मिति उल्लेख गर्नुहोस् ।

If Retired, please mention retirement data under "Remarks" column.

☛ के गत आर्थिक वर्षको लेखापरिक्षण गरेको विवरण पेश गरिएको छ ?
(Audited Financial of last Fiscal Year Submitted?)

☐ छ (Yes)

☐ छैन (No)

☛ नेटवर्थ (Net-worth):

☐ रु. १० करोड सम्म (Upto 10 Crore)

☐ रु. १० करोड भन्दा बढि (above 10 Crore)

☛ खाता सञ्चालन (Account Operation):

☐ एकल (Single)

☐ कुनै एक (Any One)

☐ कुनै दुई (Any Two)

☐ संयुक्त (Jointly of all)

☐ हरेक समुहबाट एक (One from each signatory group)

☐ अन्य (Others)

विशेष निर्देशन भएमा विवरण खुलाउनुहोस् (Special Instruction (If Any)

.....

☛ खाता सञ्चालनको लागि नमुना हस्ताक्षर (Specimen signature for account operation):

संस्थाको नाम (Registered Name)

.....

Name (नाम)	Photo फोटो	दायाँ	बायाँ
Signature (दस्तखत)			

.....
संस्थाको छाप तथा आधिकारीक हस्ताक्षर (Seal and authorized Signature)

Name (नाम)	Photo फोटो	दायाँ	बायाँ
Signature (दस्तखत)			

Name (नाम)	Photo फोटो	दायाँ	बायाँ
Signature (दस्तखत)			

संस्थाको छाप	संस्थाको छाप

📍 कार्यालय रहेको स्थानको नक्सा (Location Map of Firm Company/Institution):

उ

The Office is in the distance of meters from the Main Road Street
नजिकको मूलसडकमुख्य मार्गबाट संस्थासम्मको दुरी मिटर

खाता परिचय विवरण (Introduction of Account):

परिचय गराउने (Introduced by):

खाता नम्बर (Account No):

सम्पर्क नम्बर (Contact No):

हस्ताक्षर (Signature):

संस्थाको छाप तथा आधिकारीक हस्ताक्षर (Seal and authorized Signature)

For Official Use Only (कार्यालय प्रयोजनको लागि)

ग्राहक पहिचान नम्बर (Client Code):

खाताको प्रकार (Type of Account):

खाता नम्बर (Account No.):

खाता जोखिम वर्गीकरण (Risk Grade):

Account Opened By
खाता खोले

Verified By
रुजु गर्ने

Approved By
स्वीकृत गर्ने

नेपाल फाईनान्स लि.का ग्राहकहरूको खाता सञ्चालन सम्बन्धी नियम तथा शर्त बन्देजहरू
(Terms and Conditions Governing Customer Account operations at Samriddhi Finance Company Ltd.)

- खाताको न्यूनतम मौज्दात परिवर्तन गर्ने अधिकार संस्थालाई रहनेछ । खाताको प्रकृति हेरी संस्थाले समय-समयमा तोके अनुसारको न्यूनतम मौज्दात खातामा कायम राखेको हुनुपर्नेछ । यदि खातामा संस्थाले तोकेको न्यूनतम मौज्दात भन्दा कम रकम भएमा संस्थाले सो खातामा ब्याज नदिन वा चेक भुक्तानी नगर्न वा खाता बन्द गर्न सक्नेछ ।
- संस्थाले समय समयमा तोकिएको रकम भन्दा बढि रकम भुक्तानी लिनको लागि खातावालाको अग्रिम सूचना दिनु पर्ने व्यवस्था गर्न सक्नेछ ।
- मुद्दती निक्षेपको खाता खोल्दाकै समयमा मुद्दती निक्षेप रसिद प्रदान गरिनेछ । मुद्दती निक्षेपको भाखा पुगे पछि उक्त मुद्दती निक्षेप रसिद संस्थामा पेश गर्नु पर्नेछ । भाखा नपुगी कुनै पनि मुद्दती निक्षेपको भुक्तानी हुने छैन । निक्षेपकर्ताको अनुरोधमा भुक्तानी अवधि अगाडिनै मुद्दती निक्षेपको भुक्तानी गर्न संस्थाले मञ्जुर गरेमा संस्थाको नियमानुसार शुल्क लाग्ने छ । मुद्दती निक्षेपको भुक्तानी अवधि पछि भुक्तानी नलिएमा सो अवधिको कुनै ब्याज प्रदान गरिने छैन ।
- खातामा प्रदान गरिने ब्याज खाताको किसिम अनुसार दैनिक मौज्दातमा हिसाब गरिनेछ र त्रैमासिक रूपमा भुक्तानी गरिनेछ । मुद्दती निक्षेपको ब्याज खाता खोल्दाको समयमा तय भए अनुसार त्रैमासिक वा अर्धवार्षिक वा वार्षिक वा भाखा समाप्तिमा प्रदान गरिनेछ । वचत, कल तथा मुद्दती निक्षेपको ब्याज हिसाब गर्दा ३६५ दिनको १ वर्ष कायम गरी हिसाब गरिनेछ र त्यस्तो ब्याजमा प्रचलित नियमानुसारको कर कट्टी गरिनेछ ।
- खाताको स्टेटमेन्ट आधिकारिक व्यक्ति आफैँले वा आधिकारीक रूपमा अख्तियारी प्रदान गरी पठाइएको व्यक्तिले त्रैमास समाप्त भएको १५ दिन भित्र लिई सक्नुपर्नेछ । स्टेटमेन्ट माग गरिएको समयमा कुनै कारोवार भएको रहेनछ भने सो समयको स्टेटमेन्ट प्रदान गरिने छैन । स्टेटमेन्टमा कुनै कैफियत पाइएमा ग्राहकले अर्को १५ दिन भित्र संस्थालाई लिखित सूचना दिइसक्नु पर्नेछ । अन्यथा, स्टेटमेन्टमा भएको कारोबारमा ग्राहकको स्वीकृति भएको मानिनेछ ।
- ग्राहकको लिखित अनुरोधमा संस्थाले व्यालेन्स सर्टिफिकेट जारी गर्न सक्नेछ । यसरी खातावालाको अनुरोधमा जारी गरेको स्टेटमेन्ट वा व्यालेन्स सर्टिफिकेट सम्बन्धि थप सूचना लेखापरिक्षक र/वा दुतावास जस्ता तेस्रो पक्षले माग गरेमा संस्थाले सम्बन्धित खातावालालाई खबर गरी वा नगरी थप सूचना प्रदान गर्न सक्नेछ र यसरी प्रदान गरिएको विवरण र सूचनाको लागि ग्राहकको पूर्ण सहमति भएको मानिनेछ । स्टेटमेन्टको प्रतिलिपि माग गरिएमा प्रत्येक प्रतिलिपि स्टेटमेन्टको लागि संस्थाले आफ्नो नियमानुसार तोकिएको शुल्क लगाउन सक्नेछ । संस्थाले ग्राहकको खातामा भएको डेबिट क्रेडिटको अभिलेख ठीकसंग भए नभएको वारेमा ध्यान दिनेछ । कुनै त्रुटी भएको पाएमा कुनै पनि समयमा त्यस्तो त्रुटी सच्याउने अधिकार संस्थालाई हुनेछ ।

७. खाता खोल्न सके पछि तोकिएको समय भित्र ग्राहकलाई चेक बुक प्रदान गरिनेछ । ग्राहकले तेस्रो व्यक्ति मार्फत पनि चेक बुक पाउनको लागि लिखित अनुरोध गर्न सक्नेछन् । तर त्यस्तो अनुरोध गर्दा चेक बुकी लिनको लागि त्यस्तो तेस्रो व्यक्तिको पहिचान हुने परिचय पत्रको प्रतिलिपि र दस्तखत प्रमाणित भएको हुनु पर्नेछ । ग्राहकले आफ्नो चेकको सुरक्षा आफै गर्नुपर्ने छ । चेक बुक बुझिलिँदा चेक पाना गन्ति गरेर लिनु पर्नेछ । चेक बुक वा चेक बुकको कुनै पाना हराएको खण्डमा गलत व्यक्तिले भुक्तानी लिई हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न खातावालाले तुरुन्त संस्थामा लिखित रूपमा जानकारी गराउनु पर्नेछ । यस्तो चेकबाट भुक्तानी भइ सकेको रहेछ भने संस्था त्यस प्रति जवाफदेही हुने छैन । खातावालाले खातामा पर्याप्त मौज्जात नभएको कारणले चेक अनादर भई फिर्ता भएमा संस्थाले नियमानुसार प्रत्येक पटक जरिवाना लगाउनेछ र खातामा पर्याप्त मौज्जात नभएको जानकारी चेक प्रस्तुतकर्ता संस्था वा व्यक्तिलाई दिन सक्नेछ । पटक पटक चेक अनादर भएमा त्यस्तो खातामा बैकिङ्ग सुविधा कटौती गर्न वा खाता बन्द गर्न समेत सकिनेछ ।
८. ग्राहकको लिखित अनुरोधमा संस्थाले ग्राहकको खाता बन्द गर्नेछ । त्यस्तो लिखित अनुरोध गर्दा खातावालाले चेकबुक वा चेकबुकको प्रयोग नभएका पानाहरू निवेदन साथ फिर्ता गर्नु पर्नेछ, अन्यथा चेक बुक वापत थप शुल्क लाग्नेछ । खाता बन्द गर्नको लागि संस्थाले तोकिएको शुल्क लिने छ । यदि तोकिएको समयसम्म निरन्तर रूपमा खातामा शुन्य मौज्जात, नपुग मौज्जात वा संस्थाले आफ्नो दररेट भएको तालिका (Standard Tariff and Charges) अनुसार लिनु पर्ने शुल्कहरू भन्दा कम मौज्जात भएको पाइएमा संस्था आफैले आफ्नो स्वविवेकमा त्यस्तो खाता बन्द गर्न सक्नेछ ।
९. कुनै पनि प्रकारले कुनै पनि समय यी नियमहरू संशोधन गर्ने अधिकार संस्थामा सुरक्षित रहेको छ । आवश्यकता अनुसार खातावालालाई सूचना दिएर वा विना सूचना त्यस्तो संशोधन लागु हुन सक्नेछ । संस्थालाई आवश्यक ब्याज, शुल्क, कमिशन, सेवा शुल्क तथा अन्य दैदस्तुर ग्राहकको खातामा खर्च लेखी लिन पाउने अधिकार हुनेछ ।
१०. संस्थाले समय समयमा पुनरावलोकन गर्ने आफ्नो शुल्कहरूको किसिम तथा दररेट भएको तालिका (Standard Tariff and Charges) मा उल्लेख भए बमोजिम खाताका सम्बन्धमा तोकिएका शुल्कहरू लाग्नेछन् । त्यस्तो दररेट समयसमयमा संस्थाले परिवर्तन गर्न सक्नेछ । माथि उल्लिखित व्यवस्थाहरूको सर्वमान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित खाताबाट श्रोतमा कर कट्टी गर्नु पर्ने शुल्क लगायतका अन्य कुनै रकम बिना जानकारी कट्टी गर्न सकिनेछ । नियमकारी निकाय मार्फत कुनै नयाँ प्रावधान आएमा सो प्रावधान बमोजिम हुनेछ ।
११. खातामा भुलवश प्रविष्ट (Wrong Entry) हुन गएको हिसाब सच्चाई पुनः सही हिसाब प्रविष्ट (Reversed Entry) गर्ने अधिकार संस्थालाई हुनेछ । यस प्रयोजनका लागि संस्थाले ग्राहकको खाता खर्च (Debit) गर्न र ब्याजको समायोजन गर्न सक्ने छ । तर, यसरी हिसाब सच्चाउनका लागि ग्राहकको खाता खर्च गर्नुभन्दा अगाडि नै उक्त खाताको रकम फिकिएको भएमा सो रकम संस्थाले आफ्नो लेना रकम सरह ब्याज सहित फिर्ता भुक्तानी माग गर्न सक्नेछ । र खातावालाले त्यस्तो रकम ब्याज सहित फिर्ता भुक्तानी गर्नु पर्नेछ ।
१२. खातामा हुने कुनै पनि रकम कानुनी रूपमा आर्जित हुनु पर्नेछ । उक्त खातामा गरिने प्रत्येक कारोवारहरू समेत वैध हुनु पर्नेछ । खातालाई सम्पत्ति शुद्धिकरण गर्ने प्रयोजनका लागि प्रयोग गर्न पाईने छैन । यदि, गैरकानुनी रूपमा प्राप्त रकम खातामा जम्मा भएको छ भन्ने संस्थालाई शंका लागेमा वा संस्थाले सो कुराको जानकारी पाएमा उक्त खाता रोक्का राखी सम्बन्धित निकायलाई उक्त तथ्यको जानकारी गराउने अधिकार संस्थामा सुरक्षित रहनेछ । यस सम्बन्धी सम्पूर्ण दायित्व खातावालाले हुनेछ र निजले संस्थालाई यस्ता कुनै पनि दायित्वबाट मुक्त राख्नेछ ।
१३. संस्थामा रहेको ग्राहकको खातामा खातावाला बाहेक अन्य कसैले रकम जम्मा गरेमा त्यस्तो रकम खातावालाले सहमतिमा जम्मा गरेको मानिनेछ । अन्यथा हुनु पर्ने भएमा खातावालाले संस्थालाई छुट्टै निर्देशन दिनसक्नेछ । खातामा हुने कारोवारको जानकारी संक्षिप्त खबर सेवा (Short Message Service) मार्फत उपलब्ध गराउने व्यवस्था गर्न सकिने भएकोले सो सेवा आवश्यक पर्ने ग्राहकले छुट्टै फर्म भरी सेवा लिन सकिनेछ ।
१४. खातामा जम्मा हुन प्राप्त भएको रकम (नोट) वा अन्य मौद्रिक साधनमा कुनै कैफियत देखिएमा त्यस्तो रकम संस्थाले जम्मा गर्ने छैन, जम्मा गरी सकेको भएमा कैफियत देखिए बराबरको रकम घटाइनेछ र बाँकी रकममात्र संस्थाले जम्मा गर्नेछ । त्यस्तो कैफियतका सम्बन्धमा खातावाला पूर्ण रूपमा जिम्मेवार हुनुपर्नेछ ।
१५. प्रचलित कानून बमोजिम खाता सम्बन्धी गोपनीयता कायम राखिनेछ । प्रचलित कानून बमोजिम जानकारी (कागजात समेत) दिनु पर्ने निकाय/अधिकारीलाई त्यस्तो सूचना दिन सकिनेछ । साथै त्यस्तो जानकारी संस्थामा कार्यरत कर्मचारी लगायतका व्यक्तिहरू, संस्थाका सञ्चालक, सल्लाहकार, संस्थाको प्रधान कार्यालय लगायत सबै शाखाहरू, संस्थाका प्रतिनिधि (एजेन्ट) हरू, यसको कुनै सहायक कम्पनी वा सम्पर्क वा प्रतिनिधि कार्यालय, स्तर निर्धारण गर्ने कुनै निकाय, विमक वा बीमा दलाल, लेखापरीक्षक तथा संस्थासँग गोपनीयता कायम राख्ने कर्तव्य भएका अन्य कुनै व्यक्ति वा संस्थालाई उपलब्ध गराउन तथा संस्थाको नियमानुसार निक्षेप उपरको हकदावी लगायतका सार्वजनिक सूचना प्रकाशित गर्न खातावालाले सहमति रहेको मानिनेछ ।
१६. खातावाला वा निजको तर्फबाट भुक्तानी लिन आउने व्यक्तिले आफूले फिकी लिएको द्याग लागेको वा नलागेको नगद काउण्टरमै गणना गर्नु पर्नेछ । तत्पश्चात त्यस्तो रकममा कुनै कमी वा नपुग हुन गएको वा कुनै कैफियत देखिएको भन्ने सम्बन्धमा संस्था जवाफदेही हुने छैन ।
१७. दस्तखत गर्न नसक्ने वा संस्थाको नियमानुसार तोकिएका फरक किसिमको सक्षमता भएका ग्राहकको हकमा रकम फिक्नका लागि वा कुनै किसिमको अन्य आदेशका लागि आफैँ उपस्थित हुनु पर्नेछ । यसका लागि संस्थाको नियमानुसार साक्षी समेत उपस्थित गराउनु पर्नेछ । सो सम्बन्धी विस्तृत जानकारी खाता खोल्दाको समयमा नै दिइनेछ ।
१८. संस्थालाई उपलब्ध गराइएको हस्ताक्षरको नमूना अनुसारकै दस्तखत संस्था समक्ष प्रस्तुत गरिने विनिमय अधिकारपत्र वा अन्य आदेशमा हुनु पर्नेछ । विनिमय अधिकारपत्रमा लेखिएको कुनै पनि अंक मिति वा अक्षर वा भाषामा केरमेट गरेकोलाई खातावालाले दस्तखतद्वारा प्रमाणित नगरिएमा संस्थाले सोको अनादर गर्न सक्नेछ । भविष्यको मिति राखिएको चेकको भुक्तानी गर्न संस्था बाध्य हुने छैन । त्यस्तो भुक्तानी हुन गएमा सोको लागि सम्बन्धित खातावाला नै जिम्मेवार हुनुपर्नेछ ।
१९. संस्थालाई कुनै पनि किसिमको शंका लागेमा आफू समक्ष प्रस्तुत भएको विनिमय अधिकारपत्र अनादर गर्न सक्नेछ ।

२०. कारोवारका लागि संस्था काउण्टरहरू सम्बन्धित शाखा/काउण्टरमा समय समयमा टाँसिने सूचनामा उल्लिखित समयावधिमा मात्र खुल्ला रहनेछन् । नगद जम्मा वा भुक्तानी संस्थाको कुनै पनि शाखाबाट गर्न सकिनेछ । यसमा संस्थाले चाहेको बेलामा कुनै शुल्क लगाउन/बढाउन सक्नेछ । प्रचलित कानून बमोजिम बाहेक संस्थामा जुन मुद्रामा खाता खोलिएको छ सोही मुद्रामा मात्र रकम जम्मा वा भुक्तानी गरिनेछ ।
२१. हड्ताल, बन्द, युद्ध, नागरिक विद्रोह वा संस्थाको काबुभन्दा बाहिरका अन्य परिस्थितिका कारण खाता सञ्चालनमा बाधा परेमा संस्था जवाफदेही हुने छैन ।
२२. खातासँग सम्बद्ध कुनै पनि खर्च आदि खातावालाले बहन गर्नु पर्नेछ । खातासम्बन्धी अन्य शुल्क/दस्तुर आदिको विवरण खाताखोल्दाकै बखत खातावालाले संस्थाबाट संकलन गर्नुपर्नेछ । उक्त विवरण तथा खाता सञ्चालन सम्बन्धी नियमहरूमा संस्थाले समय-समयमा परिवर्तन गर्न सक्नेछ । कलेक्सनमा पठाईएका चेकहरू भुक्तानी भई वा नभई थप शुल्क लाग्ने भएमा सो को भुक्तानी खातावालाले गर्नुपर्ने छ । कलेक्सनमा पठाएको चेक/ड्राफ्ट खातामा जम्मा भईसकेपछि पनि पुनः अनादर हुन सक्नेछ त्यसो भएमा ब्याजसहित रकम फिर्ता गर्न खातावाला मञ्जुर गर्दछ ।
२३. खाताको किसिम अनुरूप खाताको विशेषता एवं सुविधाहरू फरक-फरक हुन सक्नेछ ।
२४. यी शर्तबन्देजहरूमा अन्यत्र लेखिएका कुराहरूमा प्रतिकूल प्रभाव नपर्ने गरी कुनै अदालती वा प्रशासनिक वा अन्य कुनै आदेश निर्देशन पालना गर्ने सिलसिलामा संस्था स्वयम्लै आवश्यक परेको अवस्थामा खातावालालाई सूचना नदिई संस्थाले त्यस्तो खाता बन्द गर्न, रोक्का राख्न वा खाताबाट हुने कारोवारलाई निलम्बनमा राख्न सक्नेछ ।
२५. संस्थाले निश्चित रकम भन्दा कम रकमको चेक काट्न नपाईने नियम बनाउन सक्नेछ । माग गरिएको दरमा नोटहरू वा सिक्कामा भुक्तानी गर्नुपर्ने गरी काटिएको चेकको भुक्तानी संस्थामा त्यस्तो दरको नोट वा सिक्का उपलब्ध भएसम्ममात्र गरिनेछ ।
२६. खातामा चेक जम्मा गर्दा त्यस्तो चेकबाट खिचिएको रकम प्राप्त नभएसम्म सो चेक वापतको रकम ग्राहकको खातामा जम्मा हुने छैन । यस्तो रकम प्राप्त नभई भुक्तानी गरिएमा र सो वापत भुक्तानी प्राप्त नभएमा ब्याज सहित खातावालाले फिर्ता गर्नुपर्नेछ ।
२७. संस्थाले ग्राहकलाई दिने कुनै पनि सूचना ग्राहकले खाता खोल्दा दिएको आवेदनपत्रमा उल्लिखित ठेगानामा वा संयुक्त खातामा भए कुनै एकजनाको ठेगानामा हुलाक वा कुरियर (मेल) वा अन्य माध्यमद्वारा पठाउने छ । त्यसरी पठाईएको सूचना ग्राहकले प्राप्त गरेको मानिनेछ । तसर्थ, ग्राहकले आफ्नो सम्पर्क नम्बर वा ठेगानामा कुनै परिवर्तन भएमा सोको लिखित जानकारी संस्थालाई दिनु पर्नेछ ।
२८. चेकबुक, भौचर, डेबिट कार्ड सम्बन्धी लगायत संस्थाका अन्य कागजातहरूमा रहेका शर्तबन्देजहरू सोही अनुरूप स्वीकार गरेका मानिनेछ । चेकबुक, कार्ड लगायत ग्राहकले खाता खोलेको मितिले ३० (तीस) दिनभित्रमा लगी सक्नु पर्नेछ । अन्यथा सोलाई संस्थाले नष्ट गरी आवश्यक शुल्क ग्राहकबाट असुल गरी लिने सक्नेछ ।
२९. संस्थाले माग गरेको विवरण उपलब्ध नगराउने ग्राहकसंगको सम्बन्धलाई निरन्तरता प्रदान गर्न संस्थाले अस्वीकार गर्न सक्नेछ ।
३०. संस्थालाई खातावालाले लिखित रूपमा अन्यथा निर्देशन नगरेसम्म इमेल वा ग्राहकले दिने निर्देशन बमोजिम कार्य गर्न खातावालाले अख्तियारी प्रदान गरेको मानिनेछ । तर, संस्थालाई त्यस्तो निर्देशन बमोजिम कार्य गर्ने पर्ने बाध्यता भने हुने छैन ।
३१. सम्बन्धित खातासम्बन्धी विवादमा संस्थाले कानूनी लगायत अन्य कुनै पनि किसिमका खर्च व्यहोर्नु परेमा सो वापत लाग्ने खर्च खातावालाले व्यहोर्नु पर्नेछ र संस्थालाई पूर्ण क्षतिपूर्ति प्रदान गर्नु पर्नेछ ।
३२. कुनै खास किसिमको खाता खोल्दा आवश्यक पर्ने अवधि उल्लिखित कागजातहरूमा उल्लिखित समयावधि नाघेपछि नविकरण गराई कागजात उपलब्ध गराउने वा खाताको प्रकृति परिवर्तन गराउने जिम्मेवार ग्राहकको हुनेछ । यस सम्बन्धमा संस्थाले ताकेता गर्न बाध्य हुनेछैन । नविकरण नगरिएका कागजातको आधारमा खाता संचालन हुन गएबाट आउने परिणाम प्रति खातावाला पूर्ण जिम्मेवार भई सोबाट संस्थालाई हुन जाने क्षतिको क्षतिपूर्ति गर्न मञ्जुर गर्दछ ।
३३. ग्राहक स्वयंले संस्थाबाट उपभोग गरेका वा ग्राहकले लेखिदिएको जमानत समेतको आधारमा प्रवाह भएको संस्थाको कर्जा लेना रकम वा संस्थाले उठाउनु पर्ने त्यस्तो कर्जा लगायतको अन्य कुनै पनि किसिमको बक्यौता वा दायित्व रकम संस्थाले उक्त खातामा खर्च लेखी फछ्यौट गर्न ग्राहकको तर्फबाट संस्थालाई अख्तियारी प्रदान गरिएकोछ । प्रस्तुत अख्तियारी अनुसार संस्थाले ग्राहकको खातामा खर्च लेखी संस्थाको लेना रकम वा दायित्व फछ्यौट गरेकोमा ग्राहकको तर्फबाट कुनै उजुर वाजुर गर्न पाइनेछैन ।
३४. खातावालाले संस्थालाई तिर्नुपर्ने कुनै पनि प्रकारको रकम (जस्तै कर्जा, ब्याज, शुल्क, आदि) सम्बन्धित खातामा उपलब्ध भएमा सोही खाताबाट वा नभएमा ग्राहकको जुनसुकै प्रकारको खाताबाट पनि असुल उपर गरिने छ । सो असुल उपर (Right to Set off) को लागि खातावालाको पूर्ण सहमति रहने छ ।
३५. खातावालाले लगातार छ महिनासम्म कारोवार नगरेमा सो खाता स्वतः निष्कृय (Dormant) खातामा परिवर्तन हुनेछ । सो पश्चात् खातामा जम्मा रकम फिक्नु परेमा संस्थाले खातावाला स्वयं उपस्थित गराउने व्यवस्था गर्न सक्नेछ ।
३६. विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस खाता सम्बन्धी थप शर्त बन्देजमा ग्राहक तथा खातावाला शब्दले एकै व्यक्तिलाई जनाउँदछ ।
३७. संस्थाले माथि उल्लिखित कुनै वा सबै शर्त बन्देजहरू छुट दिन सक्नेछ । कुनै एक वा एक भन्दा धेरै शर्त बन्देजमा संस्थाले छुट दिएको कारणले अन्य शर्त बन्देजहरू छुट दिएको र संस्थाको शर्तहरू लागु गराउने अधिकार हनन् भएको मानिने छैन । मैले/हामीले खाता सञ्चालन सम्बन्धी उल्लिखित नियमहरू पढी वाँची सुनी सो नियमहरूलाई इमान्दारीपूर्वक पालना गर्न मञ्जुर गर्दछु/छौं । साथै संस्थाले समय समयमा म/हामीलाई पूर्व सूचना दिई वा नदिई उल्लेखित नियमहरूमा परिवर्तन वा संसोधन गरेमा सोलाई पालना गर्न समेत मञ्जुर गर्दछु/छौं ।